

1911  
1912

St. Louis, Mo. - 1911

| NO. | NAME | RESIDENCE | DATE |
|-----|------|-----------|------|
| 1   | ...  | ...       | ...  |
| 2   | ...  | ...       | ...  |
| 3   | ...  | ...       | ...  |
| 4   | ...  | ...       | ...  |
| 5   | ...  | ...       | ...  |
| 6   | ...  | ...       | ...  |
| 7   | ...  | ...       | ...  |
| 8   | ...  | ...       | ...  |
| 9   | ...  | ...       | ...  |
| 10  | ...  | ...       | ...  |
| 11  | ...  | ...       | ...  |
| 12  | ...  | ...       | ...  |
| 13  | ...  | ...       | ...  |
| 14  | ...  | ...       | ...  |
| 15  | ...  | ...       | ...  |
| 16  | ...  | ...       | ...  |
| 17  | ...  | ...       | ...  |
| 18  | ...  | ...       | ...  |
| 19  | ...  | ...       | ...  |
| 20  | ...  | ...       | ...  |
| 21  | ...  | ...       | ...  |
| 22  | ...  | ...       | ...  |
| 23  | ...  | ...       | ...  |
| 24  | ...  | ...       | ...  |
| 25  | ...  | ...       | ...  |
| 26  | ...  | ...       | ...  |
| 27  | ...  | ...       | ...  |
| 28  | ...  | ...       | ...  |
| 29  | ...  | ...       | ...  |
| 30  | ...  | ...       | ...  |
| 31  | ...  | ...       | ...  |
| 32  | ...  | ...       | ...  |
| 33  | ...  | ...       | ...  |
| 34  | ...  | ...       | ...  |
| 35  | ...  | ...       | ...  |
| 36  | ...  | ...       | ...  |
| 37  | ...  | ...       | ...  |
| 38  | ...  | ...       | ...  |
| 39  | ...  | ...       | ...  |
| 40  | ...  | ...       | ...  |
| 41  | ...  | ...       | ...  |
| 42  | ...  | ...       | ...  |
| 43  | ...  | ...       | ...  |
| 44  | ...  | ...       | ...  |
| 45  | ...  | ...       | ...  |
| 46  | ...  | ...       | ...  |
| 47  | ...  | ...       | ...  |
| 48  | ...  | ...       | ...  |
| 49  | ...  | ...       | ...  |
| 50  | ...  | ...       | ...  |



1000000 Color Control Chart

| Blue | Light Blue | Green | Yellow | Red | Magenta | White | Black |
|------|------------|-------|--------|-----|---------|-------|-------|
| Blue | Light Blue | Green | Yellow | Red | Magenta | White | Black |

1911

1955  
 1955  
 1955

1955  
 1955  
 1955

1955  
 1955

# Miderino Kuni no Kodomotachi

Children of Miderino



1955  
 1955

1955

THE UNIVERSITY OF TORONTO LIBRARY

Library of The University of Toronto  
Keele Street

# Midorino Kuni no Kodomotachi

Child Welfare



東京大学出版会  
東京市丸の内区

Shoin Shoten  
Tokyo

THE UNIVERSITY OF CHICAGO

MEMORANDUM

TO : [Illegible]

FROM : [Illegible]

SUBJECT : [Illegible]

[Illegible text follows, consisting of several lines of a memorandum format.]

UNIVERSITY OF CHICAGO

संस्कृत-अंग्रेजी शब्दकोश

|            |     |
|------------|-----|
| 1. अक्षर   | 1   |
| 2. अक्षर   | 2   |
| 3. अक्षर   | 3   |
| 4. अक्षर   | 4   |
| 5. अक्षर   | 5   |
| 6. अक्षर   | 6   |
| 7. अक्षर   | 7   |
| 8. अक्षर   | 8   |
| 9. अक्षर   | 9   |
| 10. अक्षर  | 10  |
| 11. अक्षर  | 11  |
| 12. अक्षर  | 12  |
| 13. अक्षर  | 13  |
| 14. अक्षर  | 14  |
| 15. अक्षर  | 15  |
| 16. अक्षर  | 16  |
| 17. अक्षर  | 17  |
| 18. अक्षर  | 18  |
| 19. अक्षर  | 19  |
| 20. अक्षर  | 20  |
| 21. अक्षर  | 21  |
| 22. अक्षर  | 22  |
| 23. अक्षर  | 23  |
| 24. अक्षर  | 24  |
| 25. अक्षर  | 25  |
| 26. अक्षर  | 26  |
| 27. अक्षर  | 27  |
| 28. अक्षर  | 28  |
| 29. अक्षर  | 29  |
| 30. अक्षर  | 30  |
| 31. अक्षर  | 31  |
| 32. अक्षर  | 32  |
| 33. अक्षर  | 33  |
| 34. अक्षर  | 34  |
| 35. अक्षर  | 35  |
| 36. अक्षर  | 36  |
| 37. अक्षर  | 37  |
| 38. अक्षर  | 38  |
| 39. अक्षर  | 39  |
| 40. अक्षर  | 40  |
| 41. अक्षर  | 41  |
| 42. अक्षर  | 42  |
| 43. अक्षर  | 43  |
| 44. अक्षर  | 44  |
| 45. अक्षर  | 45  |
| 46. अक्षर  | 46  |
| 47. अक्षर  | 47  |
| 48. अक्षर  | 48  |
| 49. अक्षर  | 49  |
| 50. अक्षर  | 50  |
| 51. अक्षर  | 51  |
| 52. अक्षर  | 52  |
| 53. अक्षर  | 53  |
| 54. अक्षर  | 54  |
| 55. अक्षर  | 55  |
| 56. अक्षर  | 56  |
| 57. अक्षर  | 57  |
| 58. अक्षर  | 58  |
| 59. अक्षर  | 59  |
| 60. अक्षर  | 60  |
| 61. अक्षर  | 61  |
| 62. अक्षर  | 62  |
| 63. अक्षर  | 63  |
| 64. अक्षर  | 64  |
| 65. अक्षर  | 65  |
| 66. अक्षर  | 66  |
| 67. अक्षर  | 67  |
| 68. अक्षर  | 68  |
| 69. अक्षर  | 69  |
| 70. अक्षर  | 70  |
| 71. अक्षर  | 71  |
| 72. अक्षर  | 72  |
| 73. अक्षर  | 73  |
| 74. अक्षर  | 74  |
| 75. अक्षर  | 75  |
| 76. अक्षर  | 76  |
| 77. अक्षर  | 77  |
| 78. अक्षर  | 78  |
| 79. अक्षर  | 79  |
| 80. अक्षर  | 80  |
| 81. अक्षर  | 81  |
| 82. अक्षर  | 82  |
| 83. अक्षर  | 83  |
| 84. अक्षर  | 84  |
| 85. अक्षर  | 85  |
| 86. अक्षर  | 86  |
| 87. अक्षर  | 87  |
| 88. अक्षर  | 88  |
| 89. अक्षर  | 89  |
| 90. अक्षर  | 90  |
| 91. अक्षर  | 91  |
| 92. अक्षर  | 92  |
| 93. अक्षर  | 93  |
| 94. अक्षर  | 94  |
| 95. अक्षर  | 95  |
| 96. अक्षर  | 96  |
| 97. अक्षर  | 97  |
| 98. अक्षर  | 98  |
| 99. अक्षर  | 99  |
| 100. अक्षर | 100 |



STRENGTHEN YOUR  
IMMUNITY

(1) Measure on Pulse

Following these simple steps in following Table should maintain you better health state. Steps on the table on the left are very simple to keep up. Following this comprehensive program on health will help to determine that he is a candidate for the Health Care Center. This can be done by first he had to pass a test on the various health and fitness tests. An individual should be very alert about certain tests done. "Health" is a simple program that will help you live a longer life. Following is a sample table. Part of it is:

Have a pulse? It is important to know how the pulse varies as you go from morning "in, evening" to the evening. The first is 70 to 80 beats a minute and the second 60 to 70. The third 50 to 60. The fourth 40 to 50. The fifth 30 to 40. The sixth 20 to 30. The seventh 10 to 20. The eighth 5 to 10. The ninth 0 to 5. The tenth 0 to 5. The eleventh 0 to 5. The twelfth 0 to 5. The thirteenth 0 to 5. The fourteenth 0 to 5. The fifteenth 0 to 5. The sixteenth 0 to 5. The seventeenth 0 to 5. The eighteenth 0 to 5. The nineteenth 0 to 5. The twentieth 0 to 5. The twenty-first 0 to 5. The twenty-second 0 to 5. The twenty-third 0 to 5. The twenty-fourth 0 to 5. The twenty-fifth 0 to 5. The twenty-sixth 0 to 5. The twenty-seventh 0 to 5. The twenty-eighth 0 to 5. The twenty-ninth 0 to 5. The thirtieth 0 to 5. The thirty-first 0 to 5. The thirty-second 0 to 5. The thirty-third 0 to 5. The thirty-fourth 0 to 5. The thirty-fifth 0 to 5. The thirty-sixth 0 to 5. The thirty-seventh 0 to 5. The thirty-eighth 0 to 5. The thirty-ninth 0 to 5. The fortieth 0 to 5. The forty-first 0 to 5. The forty-second 0 to 5. The forty-third 0 to 5. The forty-fourth 0 to 5. The forty-fifth 0 to 5. The forty-sixth 0 to 5. The forty-seventh 0 to 5. The forty-eighth 0 to 5. The forty-ninth 0 to 5. The fiftieth 0 to 5. The fifty-first 0 to 5. The fifty-second 0 to 5. The fifty-third 0 to 5. The fifty-fourth 0 to 5. The fifty-fifth 0 to 5. The fifty-sixth 0 to 5. The fifty-seventh 0 to 5. The fifty-eighth 0 to 5. The fifty-ninth 0 to 5. The sixtieth 0 to 5. The sixty-first 0 to 5. The sixty-second 0 to 5. The sixty-third 0 to 5. The sixty-fourth 0 to 5. The sixty-fifth 0 to 5. The sixty-sixth 0 to 5. The sixty-seventh 0 to 5. The sixty-eighth 0 to 5. The sixty-ninth 0 to 5. The seventieth 0 to 5. The seventy-first 0 to 5. The seventy-second 0 to 5. The seventy-third 0 to 5. The seventy-fourth 0 to 5. The seventy-fifth 0 to 5. The seventy-sixth 0 to 5. The seventy-seventh 0 to 5. The seventy-eighth 0 to 5. The seventy-ninth 0 to 5. The eightieth 0 to 5. The eighty-first 0 to 5. The eighty-second 0 to 5. The eighty-third 0 to 5. The eighty-fourth 0 to 5. The eighty-fifth 0 to 5. The eighty-sixth 0 to 5. The eighty-seventh 0 to 5. The eighty-eighth 0 to 5. The eighty-ninth 0 to 5. The ninetieth 0 to 5. The ninety-first 0 to 5. The ninety-second 0 to 5. The ninety-third 0 to 5. The ninety-fourth 0 to 5. The ninety-fifth 0 to 5. The ninety-sixth 0 to 5. The ninety-seventh 0 to 5. The ninety-eighth 0 to 5. The ninety-ninth 0 to 5. The hundredth 0 to 5.

Yes, all you have to do is measure your pulse on the left and right wrists. The first is 70 to 80 beats a minute and the second 60 to 70. The third 50 to 60. The fourth 40 to 50. The fifth 30 to 40. The sixth 20 to 30. The seventh 10 to 20. The eighth 5 to 10. The ninth 0 to 5. The tenth 0 to 5. The eleventh 0 to 5. The twelfth 0 to 5. The thirteenth 0 to 5. The fourteenth 0 to 5. The fifteenth 0 to 5. The sixteenth 0 to 5. The seventeenth 0 to 5. The eighteenth 0 to 5. The nineteenth 0 to 5. The twentieth 0 to 5. The twenty-first 0 to 5. The twenty-second 0 to 5. The twenty-third 0 to 5. The twenty-fourth 0 to 5. The twenty-fifth 0 to 5. The twenty-sixth 0 to 5. The twenty-seventh 0 to 5. The twenty-eighth 0 to 5. The twenty-ninth 0 to 5. The thirtieth 0 to 5. The thirty-first 0 to 5. The thirty-second 0 to 5. The thirty-third 0 to 5. The thirty-fourth 0 to 5. The thirty-fifth 0 to 5. The thirty-sixth 0 to 5. The thirty-seventh 0 to 5. The thirty-eighth 0 to 5. The thirty-ninth 0 to 5. The fortieth 0 to 5. The forty-first 0 to 5. The forty-second 0 to 5. The forty-third 0 to 5. The forty-fourth 0 to 5. The forty-fifth 0 to 5. The forty-sixth 0 to 5. The forty-seventh 0 to 5. The forty-eighth 0 to 5. The forty-ninth 0 to 5. The fiftieth 0 to 5. The fifty-first 0 to 5. The fifty-second 0 to 5. The fifty-third 0 to 5. The fifty-fourth 0 to 5. The fifty-fifth 0 to 5. The fifty-sixth 0 to 5. The fifty-seventh 0 to 5. The fifty-eighth 0 to 5. The fifty-ninth 0 to 5. The sixtieth 0 to 5. The sixty-first 0 to 5. The sixty-second 0 to 5. The sixty-third 0 to 5. The sixty-fourth 0 to 5. The sixty-fifth 0 to 5. The sixty-sixth 0 to 5. The sixty-seventh 0 to 5. The sixty-eighth 0 to 5. The sixty-ninth 0 to 5. The seventieth 0 to 5. The seventy-first 0 to 5. The seventy-second 0 to 5. The seventy-third 0 to 5. The seventy-fourth 0 to 5. The seventy-fifth 0 to 5. The seventy-sixth 0 to 5. The seventy-seventh 0 to 5. The seventy-eighth 0 to 5. The seventy-ninth 0 to 5. The eightieth 0 to 5. The eighty-first 0 to 5. The eighty-second 0 to 5. The eighty-third 0 to 5. The eighty-fourth 0 to 5. The eighty-fifth 0 to 5. The eighty-sixth 0 to 5. The eighty-seventh 0 to 5. The eighty-eighth 0 to 5. The eighty-ninth 0 to 5. The ninetieth 0 to 5. The ninety-first 0 to 5. The ninety-second 0 to 5. The ninety-third 0 to 5. The ninety-fourth 0 to 5. The ninety-fifth 0 to 5. The ninety-sixth 0 to 5. The ninety-seventh 0 to 5. The ninety-eighth 0 to 5. The ninety-ninth 0 to 5. The hundredth 0 to 5.

Now you have a pulse, it is important to know how the pulse varies as you go from morning "in, evening" to the evening. The first is 70 to 80 beats a minute and the second 60 to 70. The third 50 to 60. The fourth 40 to 50. The fifth 30 to 40. The sixth 20 to 30. The seventh 10 to 20. The eighth 5 to 10. The ninth 0 to 5. The tenth 0 to 5. The eleventh 0 to 5. The twelfth 0 to 5. The thirteenth 0 to 5. The fourteenth 0 to 5. The fifteenth 0 to 5. The sixteenth 0 to 5. The seventeenth 0 to 5. The eighteenth 0 to 5. The nineteenth 0 to 5. The twentieth 0 to 5. The twenty-first 0 to 5. The twenty-second 0 to 5. The twenty-third 0 to 5. The twenty-fourth 0 to 5. The twenty-fifth 0 to 5. The twenty-sixth 0 to 5. The twenty-seventh 0 to 5. The twenty-eighth 0 to 5. The twenty-ninth 0 to 5. The thirtieth 0 to 5. The thirty-first 0 to 5. The thirty-second 0 to 5. The thirty-third 0 to 5. The thirty-fourth 0 to 5. The thirty-fifth 0 to 5. The thirty-sixth 0 to 5. The thirty-seventh 0 to 5. The thirty-eighth 0 to 5. The thirty-ninth 0 to 5. The fortieth 0 to 5. The forty-first 0 to 5. The forty-second 0 to 5. The forty-third 0 to 5. The forty-fourth 0 to 5. The forty-fifth 0 to 5. The forty-sixth 0 to 5. The forty-seventh 0 to 5. The forty-eighth 0 to 5. The forty-ninth 0 to 5. The fiftieth 0 to 5. The fifty-first 0 to 5. The fifty-second 0 to 5. The fifty-third 0 to 5. The fifty-fourth 0 to 5. The fifty-fifth 0 to 5. The fifty-sixth 0 to 5. The fifty-seventh 0 to 5. The fifty-eighth 0 to 5. The fifty-ninth 0 to 5. The sixtieth 0 to 5. The sixty-first 0 to 5. The sixty-second 0 to 5. The sixty-third 0 to 5. The sixty-fourth 0 to 5. The sixty-fifth 0 to 5. The sixty-sixth 0 to 5. The sixty-seventh 0 to 5. The sixty-eighth 0 to 5. The sixty-ninth 0 to 5. The seventieth 0 to 5. The seventy-first 0 to 5. The seventy-second 0 to 5. The seventy-third 0 to 5. The seventy-fourth 0 to 5. The seventy-fifth 0 to 5. The seventy-sixth 0 to 5. The seventy-seventh 0 to 5. The seventy-eighth 0 to 5. The seventy-ninth 0 to 5. The eightieth 0 to 5. The eighty-first 0 to 5. The eighty-second 0 to 5. The eighty-third 0 to 5. The eighty-fourth 0 to 5. The eighty-fifth 0 to 5. The eighty-sixth 0 to 5. The eighty-seventh 0 to 5. The eighty-eighth 0 to 5. The eighty-ninth 0 to 5. The ninetieth 0 to 5. The ninety-first 0 to 5. The ninety-second 0 to 5. The ninety-third 0 to 5. The ninety-fourth 0 to 5. The ninety-fifth 0 to 5. The ninety-sixth 0 to 5. The ninety-seventh 0 to 5. The ninety-eighth 0 to 5. The ninety-ninth 0 to 5. The hundredth 0 to 5.

Faint, illegible text on the left side of the page, possibly bleed-through from the reverse side.

| Category            | Item | Quantity | Price | Total |
|---------------------|------|----------|-------|-------|
| GENERAL MERCHANDISE | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
| ...                 | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
| ...                 | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |
|                     | ...  | ...      | ...   | ...   |

Faint text at the bottom right of the table area, possibly a date or reference number.